



भीरकोट नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
वयरघारी, स्याङ्जा

Road pavement and Protection सम्बन्धी कार्यको लागि शिलबन्दी दरभाउपत्र आब्हानको सुचना

प्रथम पटक प्रकाशित मिति: २०७४।१०।०७

यस नगरपालिकाको लागि तपसिल बमोजिमको **Road pavement and Protection** सम्बन्धी कार्य शिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने भएको हुंदा नेपाल सरकारबाट ईजाजत प्राप्त संस्था/कम्पनी/निर्माण व्यवसायिबाट निम्न लिखित शर्तहरूको अधिनमा रही रीत पुर्वक शिलबन्दी दरभाउपत्र आब्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

तपसिल

1. दरभाउपत्र फारम यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन (२०७४।१०।२१)भित्र चालु आ.ब.का लागि नविकरण भएको ईजाजत पत्र, आयकर दर्ता तथा मु.अ.कर दर्ता प्रमाण पत्र, आ.ब.२०७३/०७४ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी लिखित निवेदन साथ तल उल्लेखित दस्तुर (फिर्ता नहुने) तिरी यस कार्यालयबाट खरिद गर्न सकिने छ ।
2. खरिद भएको दरभाउपत्र प्रथम पटक सुचना प्रकाशित भएको मितिले १६ औं दिन (२०७४।१०।२२) को १२.०० बजे भित्र शिलबन्दी लाहाछाप लगाई खाममा **Road pavement and Protection** सम्बन्धी कार्यको दरभाउपत्र भन्ने व्यहोरा प्रष्ट खुलाई यस कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । दर्ता भएका दरभाउपत्रहरू सोही दिन अपरान्ह २.०० बजे उपस्थित दरभाउपत्रदाता वा निजका प्रतिनिधिहरू तथा यस कार्यालयका प्रतिनिधिहरूको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधिहरू उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
3. दरभाउपत्र खरिद गर्ने वा दाखिला गर्ने अन्तिम दिन विदा परेमा लगत्तै कार्यालय खुलेको दिन सोही समय अनुसार हुनेछ ।
4. दरभाउपत्रसाथ जमानत अंकको २.५ प्रतिशतले हुन आउने रकम नेपाल बैंक लिमिटेड स्याङ्जा शाखा स्थित यस कार्यालयको नामको धरौटी खाता नं ०७२०३०००००००३०००००७ मा जम्मा गरेको सक्कल बैंक भौचर वा सो रकम बराबरको यस कार्यालयको नाममा जारी गरिएको ४५ दिन मान्यता भएको बिडबण्ड(Bidbond) पेश गर्नु पर्नेछ ।
5. म्याद नाघि आएको, रित नपुगेको र शर्त राखिएको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
6. दरभाउपत्रदाताबाट दरभाउपत्रमा उल्लेखित मुल्य अभिवृद्धि कर बाहेकको रकम अंक र अक्षर दुबैमा उल्लेख गर्नुपर्नेछ । अंक र अक्षर फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट भएकोमा केरमेट भएको ठाउँमा अनिवार्य दस्तखत र छाप हुनुपर्नेछ ।
7. दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने, आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
8. दरभाउपत्र स्वीकृत भएपछि कबोल अंकको ५ प्रतिशतले हुने रकम नेपाल बैंक लिमिटेड स्याङ्जा शाखा स्थित यस कार्यालयको नामको धरौटी खाता नं ०७२०३०००००००३०००००७ मा जम्मा गरेको सक्कल बैंक भौचर वा सो रकम बराबरको यस कार्यालयको नाममा जारी गरिएको १२० दिन मान्यता भएको जमानत पत्र (**Performance Bond**) सम्झौता गर्नु अघि पेश गर्नुपर्नेछ ।
9. दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
10. यस सुचनामा लेखिएको हकमा यसै अनुसार र यसमा उल्लेख नभएको हकमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
11. शिलबन्दी दरभाउपत्रको बिवरण निम्नानुसार हुनेछ ।

S.N.	Contract Identification No.	Description	Minimum Bid security Amount	Cost for bid document
1	03/2074-075	Road Pavement and Protection works	Rs.49945.00	Rs.1000